

कीर्तिपुर नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
कीर्तिपुर, काठमाडौं

**सवारी साधन पानी ट्यांकर खरीद सम्बन्धि**

सिलबन्दी बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७४/०६/१०)

यस नगरपालिकाको चालू आ.व. ०७४/०७५ को स्वीकृत कार्यक्रम अनुसार थान १ पानी ट्यांकर (६ हजार लिटर क्षमताको) शिलबन्दी बोलपत्रको माध्यमबाट खरीद गर्नु पर्ने भएकोले सम्बन्धित कम्पनी र फर्म/निर्माता/सप्लायर्सले फर्म दर्ता प्रमाणपत्र, मुख्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र, गत आ.व. को कर चुक्ता प्रमाणपत्र र व्यवसाय दर्ताप्रमाणपत्र भएका फर्महरूबाट तपसिलमा उल्लेखित शर्तहरूको अधिनमा रही सिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको सूचना प्रकाशित गरिएको छ ।

१. सिलबन्दी बोलपत्र फाराम राष्ट्रिय स्तरका दैनिक पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समय भित्र फिर्ता तोकिएको दस्तुर रु ३०००/- जम्मा गरेका सक्कल रसिद निवेदन साथ संलग्न राखी बोलपत्रदाता वा निजको अधिकृत प्रतिनिधिले यस कार्यालयव शिलबन्दी बोलपत्र खरीद गर्न सक्नेछ ।

२. खरीद गरेको बोलपत्र सूचना प्रकाशित भएको मितिले ३१ औं दिन दिनको १२ बजे भित्र सिलबन्दी बोलपत्र यस नगरपालिका कार्यालयमा दर्ता गराउन पर्नेछ । दर्ता भएको शिलबन्दी बोलपत्रहरू सोही दिनको ५ बजे बोलपत्रदाता र कार्यालय प्रतिनिधिहरूको रोहवरमा यस नगरपालिका कार्यालयमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थिति नभएमा सिलबन्दी बोलपत्र खोल्न वाधा पर्ने छैन ।

३. शिलबन्दी बोलपत्रसाथ जमानत वापत कवुल गरेको रकमको २.५ प्रतिशतले हुन आउने रकम यस नगरपालिकाको राष्ट्रिय बाणिज्य बैंक, टेकुको धरौटी खाता न. १७००३०३००३००५ मा नगद जम्मा गरेको सक्कल बैंक भौचर वा यस कार्यालयको नाममा जारी गरेको कम्तीमा १२० दिन म्याद भएको (बोलपत्रबुझाउने अन्तिम मिति देखि) नेपाल सरकारको मान्यता प्राप्त बाणिज्य बैंकबाट जारी गरिएको विडवण्ड संलग्न गर्नु पर्नेछ ।

४. बोलपत्रदाताले कवोल गरेको दर रेट अंक अक्षरमा स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ । र फरक परेमा अक्षरमा लेखिएको दरलाई मान्यता दिइनेछ ।

५. बोलपत्र दाताले सिलबन्दी बोलपत्र स्वीकृत भएको १५ दिन भित्र कवोल अंकको ५% ले हुने रकम यस कार्यालयको धरौटी खातामा नगद जम्मा गरि सक्कल बैंक भौचर वा कम्तीमा एक वर्ष म्याद भएको नेपाल सरकारको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको परफरमेन्सवण्ड पेश गर्नु पर्नेछ । नगद जमानत राखेकोमा पछि बैंक ग्यारेन्टीमा परिणत गरिने छैन ।

६. प्रत्येक शिलबन्दी बोलपत्रदाताले बोलपत्र फारममा उल्लेखित शर्तको पूर्णरूपले पालना गर्नु पर्नेछ ।

७. बोलपत्र दाताले बोलपत्र खरीद गर्दा सम्बन्धित कार्यालयको अधिकार प्राप्त अधिकारीको दस्तखत र कार्यालयको छाप लागेको बोलपत्र फारम मात्र खरीद गर्नु पर्ने छ । साथै रीत नपुगेको र म्याद नाघि आएको वा कुनै किसिमको शर्त राखी प्राप्त हुन आएको शिलबन्दी बोलपत्र माथी कुनै कारवाही गरिने छैन ।

८. खरीद गरिने सवारी साधन (पानी ट्यांकर) बोलपत्र फारम साथ रहेको स्पेशिफिकेशनमा उल्लेखित मापदण्ड अनुसारका हुनु पर्ने छ । यदि स्पेशिफिकेशनमा उल्लेख गरे अनुसार नभएमा उक्त सवारी साधन (पानी ट्यांकर) स्वीकार गरिने छैन ।
९. बोलपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन विदा परेको खण्डमा त्यसको लगतै कार्याल खुलेको दिन र समयमा बोलपत्र खरिद गर्ने, दाखिला गर्ने र खोलिने छ ।
१०. यस सूचनामा उल्लेख हुन छुट भएका कुराहरु सार्वजनिक खरिद ऐन , २०६३ र सार्वजनिक खरिद नियमावली , २०६४ (संशोधन २०७३ सहित) तथा प्रचलित नेपाल कानून अनुसार हुने छ ।
११. बोलपत्र स्वीकृत गर्ने, नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यलयमा सुरक्षित रहनेछ ।
१२. अन्य थप केही कुराहरु बुझ्न परेमा यस नगर कार्यपालिकाको कार्यालय, कार्यालय समयभित्र कार्यालयको फोन न. ०४३३१६९३, ०१४३३१११० वा ईमेल ठेगाना [ict.munkirtipur@gmail.com](mailto:ict.munkirtipur@gmail.com) वा वेवसाईट [www.kirtipurmun.gov.np](http://www.kirtipurmun.gov.np) मा सम्पर्क गर्न सकिनेछ ।

कीर्तिपुर नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय